



तुलसीपुर उपमहानगरपालिका

## स्थानीय राजपत्र

खण्ड:२, तुलसी, संख्या:२, असार २९ गते, २०७५ साल

भाग-१

### तुलसीपुर उपमहानगरपालिका

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) र (२) वमोजिम तुलसीपुर उपमहानगरपालिकाले बनाएको कानून उपदफा (३) वमोजिम सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

#### तुलसीपुर उपमहानगरपालिकाको विनियोजन ऐन, २०७५

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७५/७६ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

## खण्ड:२, तुलसी, संख्या:२, असार २९ गते, २०७५ साल

प्रस्तावना: तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम तुलसीपुर उपमहानगरपालिका नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) यस ऐनको नाम “ तुलसीपुर उपमहानगरपालिकाको विनियोजन ऐन, २०७५” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७५/०७६ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०७५/०७६ को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची २ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु.१,५७,४९,९९,२०७। (अक्षरूपी एक अरब सन्ताउन्न करोड एकचालिस लाख एकानब्बे हजार दुई सय सात रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन:

(१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/०७६ को निमित्त तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सकिनेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २० (बिस) प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ । वडास्तरिय पूर्वाधार विकासमा विनियोजन गरेको बजेट प्रशासनिक कार्यमा खर्च गर्न पाइने छैन ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २० (बिस) प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

(४) विनियोजन गरिएको पुँजिगत खर्च र योजना गत खर्चमा कुनै शीर्षकको योजना प्राविधिक कारणले यस वर्ष संचालन गर्न

नसकिने भएमा कार्यपालिकाले यथोचित कारण देखाई सोही प्रकृतिको नयाँ कार्यक्रम वा योजना संचालन गर्न सक्नेछ ।

- (५) वार्ड स्तरीय योजना प्राविधिक वा अन्य विशेष कारणबाट सम्पन्न गर्न नसकिने अवस्था आएमा सम्बन्धित वार्ड समितिको बैठकले यथोचित कारण देखाई नयाँ योजना नगर कार्यपालिकालाई जानकारी गराई संचालन गर्न सकिनेछ ।
- (६) नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न, बजेट मन्तव्य अनुसारका योजनागत विवरणहरु यस पछिका अनुसूचीहरुमा संलग्न गरिएको छ ।

आज्ञाले,  
आनन्द सारु  
प्रमुख प्रशासकीय अधिकृत